



ओमसतिया गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
हाटी फर्साटिकर, रुपन्देही
प्रदेश नं ५, नेपाल
दरभाउपत्र आव्हान सम्बन्धि सूचना
सूचना नं. IT/०१/०७५/०७६

प्रथम पटक प्रकाशित मिति २०७५-१२-१८ गते

यस कार्यालयको आ.व. २०७५।०७६ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार गाउँ कार्यपालिकाको कार्यालय र यस अन्तर्गतका वडा कार्यालयहरूका लागि केही कम्प्युटर तथा कम्प्युटर सामग्रीहरू खरिद गर्नु परेको हुँदा इजाजत पत्र प्राप्त फर्म/संस्था तथा सो सम्बन्धि व्यवसायीहरूले निम्न शर्तहरूको अधिनमा रही रीतपूर्वकको शिलबन्दी दरभाउपत्र पेश गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ।

शर्तहरू:

१. तपसिलमा उल्लेखित दस्तुर (फिर्ता नहुने) नगदै बुझाई नगदी रसिदसाथ नविकरण भएको इजाजत पत्र, मुल्य अभिवृद्धि.कर दर्ता प्रमाण पत्र र आ.व. ०७४/०७५ को कर चुक्ता प्रमाण पत्रका प्रतिलिपी संलग्न गरी लिखित निवेदन दिई यो सूचना पत्रिकामा प्रथम पटक प्रकाशित भएको मितिले १५ दिन भित्र कार्यालय समयमा यस कार्यालयको लेखा शाखाबाट बोलपत्र फारम खरिद गर्न सकिनेछ ।
२. यस कार्यालयबाट खरिद गरेको दरभाउ-पत्र फारम नियम अनुसार भरी सिलबन्दी गरी खामको बाहिर कामको विवरण, ठेक्का नं., दरभाउपत्र दाताको नाम र ठेगाना समेत खोली कार्यालयलाई सम्बोधन गरी २०७६।०१।०३ गते दिनको १२:०० बजे सम्म यस कार्यालयमा दर्ता गरी सक्नु पर्नेछ। दर्ता भएका दरभाउपत्र सोही दिनको २:०० बजे दरभाउपत्रदाता स्वयं वा निजको प्रतिनिधी र कार्यालय प्रतिनिधीहरूको रोहवरमा खोलिनेछ। दरभाउपत्रदाता वा निजको प्रतिनिधी उपस्थित नभएता पनि दरभाउपत्र खोल्ने कार्य गर्न बाधा पर्ने छैन ।
३. सिलबन्दी दरभाउपत्र साथ हुन आउने तपसिलमा उल्लेखित जमानत वापतको रकम यस कार्यालयको नाममा रहेको NMB बैंक ठुटिपिपल शाखा, स्थित धरौटी खाता ०४००९१००५७७६४५०००००४ मा नगद जम्मा गरेको सक्कलै बैंक भौचर वा यस कार्यालयको नाममा ने.रा. बैंकबाट मान्यता प्राप्त बाणिज्य बैंकले जारी गरेको कम्तिमा ७५ दिन म्याद भएको (कार्यको विवरण र ठेक्का नम्बर समेत उल्लेख भएको) बिडबण्ड संलग्न हुनु पर्नेछ ।

४. दरभाउपत्र शर्त रहित, दररेट सच्याउनुपर्ने भएमा सच्याईएको ठाँउमा दस्तखत भएको हुनु पर्नेछ। समय भित्र प्राप्त नभएको, रित नपुगेको, सूचनाका शर्त विपरित भएको दरभाउपत्र माथि कुनै कारवाही हुने छैन ।
५. दरभाउपत्रको मान्य अवधि ४५ दिनको हुनेछ ।
६. नेपाल सरकारलाई तिर्न बुझाउनुपर्ने सबै प्रकारका करहरू र स्थानीय स्तरमा तिर्नु पर्ने सबै प्रकारका करहरू दर रेटमा समावेश भएको मानिने छ ।
७. दरभाउपत्र खरिद गर्ने र दर्ता गर्ने अन्तिम दिन सार्वजनिक विदा परेमा लगत्तै कार्यालय खुलेको दिन खरिद र सोको भोलिपल्ट दर्ता गर्न सकिने छ ।
८. दरभाउपत्रको डकुमेन्ट, स्पेसिफिकेशन, परिमाण सूचना आदिमा (भाषागत समेत) त्रुटी भएमा वा विषय प्रशंगले अर्को अर्थ लागेमा कार्यालयले कुनै पनि बेला सच्याउन बाधा पर्ने छैन ।
९. प्राप्त सिलबन्दी दरभाउपत्र स्वीकृत गर्ने वा नगर्ने वा आंशिक रूपमा मात्र स्वीकृत गर्ने सम्पूर्ण अधिकार यस कार्यालयमा निहित रहने छ ।
१०. यसमा उल्लेख नभएको ब्यहोराको हकमा सार्वजनिक खरीद ऐन २०६३ तथा नियमावली २०६४ र प्रचलित ऐन नियमानुसार हुनेछ ।
११. कम्प्युटर सामग्री हरुको बिस्तृत स्पेसिफिकेसनको लागि यस गाउँ कार्यपालिका कार्यालयको सूचनापाटी वा यस कार्यालयको वेबसाईट www.omsatiyamun.gov.np मा हेर्न सक्नुहुनेछ।

तपशिल:

सि.न.	ठेक्का न.	कार्यको विवरण	लई रकम (मु.अ.क बाहेक)	बोलपत्र जमानत	दस्तुर रकम रु.
1	IT/०१/०७५/०७६	Supply and Delivery of Branded Computers, Laptops and printers	९,५९,९२८ ००	२८,५०० ००	१०००

प्रमुख प्रशासकीय अधिकृत